

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.

सुरक्षाकर्मी करार सेवामा आपूर्ति गर्ने सम्बन्धी बोलपत्र आह्वानको सूचना प्रकाशित मिति २०७८/०४/०८

कम्पनीको प्रधान कार्यालय र प्रादेशिक कार्यालय काठमाण्डौं थापाथलिको लागि ३/३ जना गरी जम्मा ६ (छ) जना जवान सुरक्षाकर्मीहरू (भुपु सैनिक/प्रहरी) १ वर्षको लागि करार सेवाबाट आपूर्ति गर्न आवश्यक भएकोले इच्छुक नेपाल सरकारको सम्बन्धित निकायबाट सम्बन्धित कार्यको ईजाजत र सुरक्षा सम्बन्धि प्रहरी कार्यालयबाट सो कार्य गर्न सहमतीपत्र प्राप्त गरी मुल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएका सुरक्षा सेवा आपूर्ति कम्पनी, एजेन्सिहरू (रजिष्टर्ड फर्म/कम्पनी)बाट तपशिल बमोजिमका शर्तहरूको अधिनमा रही रितपूर्वक गोप्य शिलबन्दी बोलपत्र पेश गर्नका लागि १५ दिने बोलपत्र आह्वानको सूचना प्रकाशन गरिएको छ।

तपशिल

१. कम्पनीको मानव संसाधन विभागको सामान्य प्रशासन, प्रधान कार्यालय काठमाण्डौं वा प्रादेशिक कार्यालय थापाथली काठमाण्डौंबाट फिर्ता नहुने गरी रु. ३,०००।-रकम दाखिला गरी बोलपत्र फारम र सो सम्बन्धी कागजात सेट खरिद गर्न सकिनेछ।
२. बोलपत्रदाताले धरौटी बापत रु. ४०,५६०।- नगद वा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. को नेपाल बैंक लि.मा रहेको ओडि हिसाब खाता नं. ००२३०४००४९७५९२०००००१मा सोही रकम बराबरको नगद जम्मा गरेको सक्रल बैंक भौचर वा सो बराबरको "क" वर्गको बैंक (बाणिज्य बैंक)बाट जारी भएको बैंक जमानत (Bid Bond) राख्नु पर्नेछ।
३. कम्पनीले सुरक्षा गर्नुपर्ने स्थान, धरौटी रकम आदि विवरण बोलपत्र फारम र सम्झौतामा तोकिए बमोजिम हुनेछ।
४. कम्पनीको आवश्यकता हेरी सुरक्षाकर्मीको संख्या परिमाण थपघट हुन सक्नेछ। थपघट भएमा सोही अनुसार कार्य गर्नु पर्नेछ।
५. बोलपत्रदाताले बोलपत्र सम्बन्धी जानकारीमा उल्लेख भएको व्यहोरा अध्ययन गरी रकम हिसाब गरी दररेट कवुल गर्नु पर्नेछ।
६. बोलपत्रदाताले बोलपत्र कागजात सेटमा तोकिएका कागजातहरू बोलपत्र फारम साथ अनिवार्य सलंगन राखी शिलबन्दी गरी दर्ता गर्नु पर्नेछ।
७. यो सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात मिति २०७८/०४/२२ गते सम्म बोलपत्र खरिद गरी बोलपत्रदाता वा निजको आधिकारिक प्रतिनिधिले रितपूर्वक सही छाप तथा शिलबन्दी गरी १७ औं दिन अर्थात मिति २०७८/०४/२४ गते दिउंसो १२:०० बजे भित्र यस कार्यालयको सामान्य प्रशासनमा पेश गर्न सकिनेछ। समय नाघी आएको बोलपत्र स्वीकार गरिने छैन। पेश हुन आएका बोलपत्र सोही दिन दिउंसो २:०० बजे यस कार्यालयमा खोलिनेछ। बोलपत्र खरिद गर्ने अन्तिम दिन वा बुझाउने/खोल्ने दिन सार्वजनिक बिदा परेमा उक्त कार्यहरू कार्यालय खोलिएको दिन गरिनेछ।

८. बोलपत्रदाताले बोलपत्र फर्ममा आफ्नो नाम, ठेगाना, सही छाप गरी लाहा लगाई पेश गर्नुपर्नेछ। बोलपत्र राखेको खाम बाहिर “सुरक्षाकर्मी करार सेवामा आपूर्ति गर्ने कार्यको बोलपत्र” भन्ने उल्लेख गरी खाम शिलबन्दी गर्नुपर्ने छ। साथै फर्म, संस्था वा कम्पनी आफैले खरिद गरेको बोलपत्र पेश गर्नु पर्नेछ।
९. रीत नपुगेको वा म्याद नाघी आएका बोलपत्रउपर कुनै कार्यवाही गरिने छैन।
१०. बोलपत्र आंशिका वा पूर्णरूपले स्वीकृत गर्ने, नगर्नेअधिकार कम्पनीलाई रहनेछ।
११. बोलपत्र स्वीकृत भएको जानकारी पाएको ७ दिन भित्र नियमानुसार कार्य सम्पादन जमानत पेश गरी सम्झौता गर्नु पर्नेछ। निर्धारित समय भित्र सम्झौता गर्न नआएमा धरौटी रकम जफत हुनेछ।
१२. बोलपत्रको मान्य हुने अवधी बोलपत्र पेश गर्ने अन्तिम मितिले ४५ दिनको हुनेछ। बोलपत्र आंशिक वा पूर्ण रूपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कम्पनी सुरक्षित रहनेछ।
१३. सुरक्षा सम्बन्धि कार्यमा सम्झौताको शर्तहरू कार्यान्वयनको शिलशिलामा कुनै किसिमको विवाद उत्पन्न भएमा दुवै पक्षको आपसी सहमतीबाट विवादको टुङ्गो लगाईनेछ। यसरी विवाद टुङ्गो नलागेमा सार्वजनिक खरिद नियमावली २०६४ (संशोधन सहित) को विवाद समाधान सम्बन्धी व्यवस्थामा उल्लेखित प्रावधान अनुरूप टुङ्गो लगाईनेछ।
१४. शिलबन्दी बोलपत्र सम्बन्धी सूचना सम्बन्धीत कार्यालयको सूचना पार्टीमा तथा कम्पनीको website:-www.fmtc.org.np मा समेत हेर्न सकिन्छ। साथै अन्य विस्तृत थप जानकारीको लागि कार्यालय खुल्लेको दिन कार्यालय समयमा प्रधान कार्यालयमा उपस्थित भई जानकारी लिन वा टेलिफोन नं. ४२४८८८३, ४२४८८९१ मा सम्पर्क राख्न सकिन्छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड,
मानव संसाधन विभाग, सामान्य प्रशासन
प्रधान कार्यालय, काठमाण्डौं
टेलिफोन नं. ४२४८८८३, ४२४८८९१